



# इटहरी उप-महानगरपालिका

## नगर कार्यपालिकाको कार्यालय

८००४६  
८०५०९  
८१७०६

प.स ०६८/०६६  
च.नं. ४३२६

इटहरी, सुनसरी  
१ नं. प्रदेश, नेपाल

मिति: - २०७७०३।२६

विषय: शिलबन्दी दरभाउपत्र आव्हानको सूचना ! ! !

प्रथम पटक प्रकाशित मिति: २०७७०३।२८

यस इटहरी उपमहानगरपालिकाको आ.ब. २०७७।०७८ का लागि आवश्यक पर्ने फर्निचरका सामानहरू खरीद गर्नु पर्ने भएको हुँदा इच्छुक संघसंस्था तथा व्यवसायीबाट यो सूचनाको अधिनमा रही प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (तपसिलको मिति समय) भित्र शिलबन्दी दरभाउपत्र पेश गर्ने आव्हान गरिएको छ । विस्तृत विवरण सहितको सूचना यस कार्यालयको वेबसाईट [www.itaharimun.gov.np](http://www.itaharimun.gov.np) मा गई डाउनलोड गरी हेर्न नगरपालिकाको जिन्सि शाखामा सम्पर्क गरी बुझ्न सकिने छ ।

### शर्तहरू :

- प्रति दरभाउपत्र फारम प्रति रु. १००० (एक हजार) फिर्ता नहुने गरी तिरी यो सूचना प्रकाशित भएको मितिले १५ औं दिनसम्म कार्यालय समय भित्र यस कार्यालयको जिन्सि शाखाबाट खरिद गर्न सकिनेछ । दरभाउ पत्र फारम खरिद गर्दा निवेदन साथ अध्यावधिक नविकरण भएको फर्मको इजाजत पत्र, मु.अ.कर दर्ता प्रमाण पत्र, आ.ब. २०७७।०७८ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि संलग्न राख्नु पर्ने छ ।
- यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ औं दिन कार्यालय समय भित्र खरीद गर्ने र १६ औं दिन १२:०० बजे सम्म यस कार्यालयमा दर्ता गरि सक्तुपर्नेछ । दर्ता हुन आएका सिलबन्दी दरभाउपत्र सोही दिन ठीक २:०० बजे यसै कार्यालयमा विभिन्न कार्यालयका प्रतिनिधि र दरभाउपत्र दाता वा निजहरूको प्रतिनिधीहरूको रोहवरमा खोलिनेछ । सो समयमा दरभाउपत्र दाता वा निजहरूको प्रतिनिधीहरूको उपस्थिति नभए पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।
- दरभाउपत्र पेश गर्दा तपसिलको रकम धरौटी बापत इटहरी उपमहानगरपालिका कार्यालयको नाममा रहेको ने.बै.लि. इटहरीमा रहेको धरौटी खाता चल्ती हिसाब नं. ग-३/०५९०३०००००३०००००००१ मा जम्मा गरि सो को सक्कलै भौचर वा मान्यता प्राप्त बैंकको ३ महिना स्याद भएको विडवण्ड सक्कलै दरभाउपत्र साथ संलग्न गर्नु पर्ने छ ।
- दरभाउपत्र दाताले खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारवाहीमा आफ्नो स्वार्थ नबाफिएको र सम्बन्धित पेशा वा व्यवसाय सम्बन्धी कसुरमा आफुले सजाय नभएको भनी लिखित रूपमा गरेको स्वघोषणा दरभाउपत्र साथ पेश गर्नु पर्नेछ ।
- दरभाउपत्र पेश गर्दा शिलबन्दी खाम बाहिर कार्यालयको नाम, कार्यको विवरण र दरभाउपत्र दाता फर्मको नाम, ठेगाना र कुन विषयको दरभाउ पत्र पेस गरेको हो स्पष्ट रूपले उल्लेख गरेको हुनुपर्ने छ ।
- प्राप्त दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आम्सीक स्वीकृत गर्ने, घटी वा बढी अंक वालालाई दिने वा नदिने सो सम्बन्धी सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।
- दरभाउपत्र शर्त रहित, केरमेट नभएको, कार्यालयले उपलब्ध गराएको फारममा नै भरिएको, कुनै थपघट वा द्रष्टव्य नलेखेको हुनुपर्नेछ ।
- समयमा प्राप्त नभएको, रीत नपुगेको, सूचनाको शर्त विपरीत भएको दरभाउपत्र माथि कुनै कारवाही हुनेछैन ।

प्रधान

कार्यालय प्रसाद सापकोटा  
प्रमुख प्रसाद कार्यालय अधिकृत

- कार्यपालिका निवास**  
**दरभाउपत्र**
९. दरभाउ खरिद वा दर्ता ~~फर्म~~ फर्महस्तांक सामग्रीको सम्बन्धमा राम्रोसंग बुझी दरभाउपत्र भरेको मानिनेछ ।  
 १०. दरभाउपत्र भर्दा दररेट केरमेट्ट निवासी प्रधारी रूपमा अंक र अक्षर दुवैमा उल्लेख गर्नु पर्ने छ । अंक र अक्षरमा उल्लेख भएको दररेटमा फरक परेमा अक्षरलाई मान्यता दिईने छ ।  
 ११. दरभाउपत्र खरिद गर्ने वा बुझाउन अन्तिम दिन बिदा पर्ने गएमा सो को भोली पल्ट सो कार्यहस्तांक हुनेछ ।  
 १२. दरभाउपत्रमा दररेट उल्लेख गर्दा मु.अ.क. बाहेकको मुल्य उल्लेख गर्नु पर्नेछ ।  
 १३. दरभाउपत्रमा नकली कागजात पेश गरेको पाइएमा निज दरभाउपत्रदाताको दरभाउपत्र रद्द गरी कालोसूचीमा समावेश गर्न सम्बन्धित निकायमा सिफारिस गरिनेछ । साथै निजको जमानत समेत जफत हुनेछ ।  
 १४. नियमानुसार कर दस्तुर आदि दरभाउपत्र पेश गर्ने फर्मले स्वयं वेहोर्नु पर्ने छ ।  
 १५. एक फर्मको नाममा खरिद भएको दरभाउ फारम अर्को फर्मको नाममा दाखिला गर्न पाईने छैन।  
 १६. शिलबन्धी दरभाउपत्र स्वीकृत भएको १५ दिन भित्र उल्लेखित सामाग्री उपलब्ध गराउनु पर्नेछ।  
 १७. सिलबन्धी दरभाउपत्र सम्बन्धी कुनै कुरा बुझनु परेमा कार्यालय समय भित्र यस कार्यालयको जिन्सी शाखामा सम्पर्क राखी बुझन सकिने छ ।  
 १८. यस सूचनामा लेखिएका कुरा यसै बमोजिम र अन्य कुराका हकमा सार्वजनिक खरिद ऐन २०८३ प्रचलित कानुन अनुसार हुने छ ।

क्र. सं.	ठेका नं.	कामको विवरण	दरभाउ पत्र खरीद गर्ने मिति र समय	दरभाउ पत्र दर्ता गर्ने मिति र समय	दरभाउ पत्र खुल्ने मिति र समय	दरभाउपत्र दस्तुर	धरौटी रकम	कैफियत
२	जिन्सी ५/०९६/०९७	फर्निचर सामान	२०७७०४११ गते सम्म कार्यालय समय भित्र	२०७७०४१२ गते दिनको १२.०० बजेसम्म	२०७७०४११ २ गते दिनको २ बजे पछी	रु १०००।	रु.५२०००।	

### इटहरी उपमहानगरपालिकाको २०७७०४७ द का लागि आवश्यक फर्निचरको स्पेशिफिकेशन

क्र.सं.	विवरण	सामानको स्पेशिफिकेशन	आवश्यक संख्या
१	स्टील अफिस टेवल	स्टील अफिस टेवल २.४ फिटमा १ इन्च स्क्वायर पाइपमा १४ किलो पातामा बनेको, फलामको ट्याण्डल भएको १८ एम.एम. को प्लाईको टपमा फर्माईका लागेको र ३ तीर फलामको पाताबाट घेरिएको १ वटा पल्ला र १ वटा धर्ता भएको	२
२	स्टील अफिस दराज	स्टील अफिस दराज ५.५ फिट उचाईको १२ किलोको फलामको पातामा बनेको भित्र १ वटा लकर भएको र ३ वटा खण्ड भएको ६६"X२०"X३४" को	२०
३	फिक्स कुर्सी	१ इन्च कालो पाइपमा बनेको १८X२१ को सिट भएको हत्ता भएको कालो मोडलमा २ वर्ष वारेन्टी भएको	१०
४	सोफासेट	सोफासेट (२+२+१) मा बनेको ५ जना बस्न मिल्ने, सुपर हाईडेन्सीटिको ४" फोम हालेको राम्रो इन्डियन मोटो कपडामा बनेको ५ वर्ष वारेन्टी भएको	१०
५	टीटेवल	टी टेवल २X४ फिटको १८ एम.एम. प्लाईमा बनेर फर्माईका लागेको	४०
६	ओपन च्याक	१.५" एंगलमा १२ किलोको फलामको सेफ बनेको चरा खण्ड भएको ७२"X३६"X१५ को साईजमा बनेको इनामेल पेन्ट गरेको	३०
७	घुम्ने कुर्सी	ह्याभी स्टील बेस हाईड्रोलिक सिस्टम, पिभिसी ह्याण्डल पुस ब्याक सिस्टम	४०

**कार्यपालिका निवास**  
**प्रमुख प्रबन्धकार्यालय**

**प्रमुख प्रबन्धकार्यालय**